



क्र.सं	बैंकको नाम	पटक आ.व.२०८० /०८१	अनिवार्य नगद मौज्दात अनुपात/ वैधानिक तरलता अनुपात	तोकिएको (कृषि, उर्जा, लघु एवं साना तथा मझौला) क्षेत्रमा कर्जा प्रवाह नभई गरिएको जरिवाना	विपन्न वर्ग क्षेत्र कर्जा	ब्याजदर अन्तर	कर्जा/ श्रोत परिचालन अनुपात	अन्य कारवाही
२.	हिमालयन बैंक लिमिटेड	प्रथम						बैंकको पुँजी पर्याप्तता अनुपात गणना गर्दा यस बैंकको निर्देशन पालना नगरी प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिमभारित सम्पत्ति न्यून कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविक भन्दा अधिक रिपोर्टिङ गरेको, यस बैंकबाट इजाजतपत्रप्राप्त सस्थालाई जारी एकीकृत निर्देशन २०७९, निर्देशन नं.२/०७९, बमोजिम कर्जा सापेक्षी बर्गिकरण नगरेको तथा कर्जा नोकसानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को खण्ड (क) बमोजिम नर्सहत दिईएको। साथै, बैंकको सञ्चालक समितिले यथोचित समयमा उक्त विषयहरूमा व्यवस्थापनको अनुगमन नगरेकाले बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराईएको।